



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व कार्यालय जनकपुर

सूचना

सूचना

सूचना

मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र व्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था:

आर्थिक ऐन, २०८० को दफा २७ बमोजिम निकायहरू आपसमा गाभिदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिला नगरेको भए आर्थिक वर्ष २०७८/०७९ सम्मको त्यस्तो आयमा लाग्ने २०८० मंसिर मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ भन्ने व्यवस्था रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

प्रमुख कर अधिकृत
आन्तरिक राजस्व कार्यालय जनकपुर